



मिति: २०७४।०८।०८

वि.ई./वि.आर्क. तहमा रिक्त स्थानमा भर्नाका लागि पुनः आवेदन सम्बन्धि सूचना ।

शैक्षिक वर्ष २०७४।७५ मा यस क्याम्पसको B.E./BArch. तहमा निम्न बमोजिमका केही कार्यक्रमहरूमा स्थान रिक्त रहन गएकोले ती स्थानहरूमा भर्ना हुन चाहने आवेदकहरूको लागि पुनः आवेदन फाराम भरी बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

- पुनः आवेदनका लागि २०७४ मंसिर १२ गते ११:०० बजेदेखि २:०० बजेभित्र पुल्चोक क्याम्पसको सूचना प्रविधि केन्द्रमा उपलब्ध फाराम भरी बुझाउनु पर्नेछ । फाराम भर्दा प्रति विषय रू ३०० का दरले लाग्नेछ । कुनै विषयको नियमित (Regular) र पूर्णशुल्किय (Full Fee) दुवै कार्यक्रममा भर्ना हुन आवेदन दिएमा सोलाई दुई विषय मानिनेछ ।
- आवेदकले आफुले राखे प्राथमिकता अनुसारको शुल्क सिद्धार्थ बैंक लिमिटेड पाटन ढोका शाखामा रहेको यस क्याम्पसको खाता नं. ००९१५०१९२०३ मा जम्मा गरि प्राप्त सक्कल भौचर आवेदन फारामका साथमा संलग्न गरि यस क्याम्पसको सूचना प्रविधि केन्द्रमा पेश गर्नु पर्ने छ ।

- **इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा लिइएको प्रवेश परीक्षा २०७४ मा सम्मिलित भई उत्तीर्ण भएकाहरु मध्येबाट निम्न बमोजिम आवेदकहरूले पुनः आवेदन दिन सक्नेछन् :**

क) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भर्न छुट भएकाहरु ।

ख) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भरी नाम प्रकाशित नभएकाहरु ।

ग) कुनै पनि सूचिमा नाम प्रकाशित भइ भर्ना हुन छुट भएकाहरु ।

घ) कुनै पनि आङ्गिक क्याम्पसका कुनै पनि कार्यक्रममा भर्ना नभएकाहरु ।


- **हाल रिक्त सिट संख्या**

| सि. नं. | कार्यक्रम | रिक्त सिट संख्या |
|---------|------------------|------------------|
| १. | Civil Regular | 2 |
| २. | Computer Regular | १ |

- कुनै कार्यक्रमको नियमित तर्फको रिक्त रहेको स्थानमा भर्ना सूची प्रकाशन गर्दा सोही कार्यक्रममा पूर्णशुल्किय तर्फ भर्ना भइसकेका विद्यार्थीको योग्यताक्रम भन्दा कम मात्र योग्यताक्रम भएका आवेदकहरूको आवेदन परेको खण्डमा भर्ना भइसकेका पूर्णशुल्किय तर्फका विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गर्ने गरी पूर्णशुल्किय कार्यक्रमका लागि भर्ना सूची प्रकाशन गरिनेछ र भर्ना सूची अनुसारका आवेदक पूर्णशुल्किय कार्यक्रममा भर्ना भइसकेको खण्डमा मात्र यस अघि भर्ना भइसकेको विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गरिनेछ । अतः आवेदन फाराममा प्राथमिकताक्रम राख्दा पूर्णशुल्किय कार्यक्रममा पनि राख्न सूचित गरिन्छ ।



त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ्ग अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING
पुल्चोक क्याम्पस
PULCHOWK CAMPUS

 5-521260
5-521611
5-522104
5-522809

पुल्चोक, ललितपुर
Pulchowk, Lalitpur

- यसै बीच कारणवश थप स्थानहरू रिक्त रहन गएमा यसै आवेदन बाटै भर्ना गरिनेछ । तसर्थ आफूलाई इच्छा लागेका सबै कार्यक्रमहरूमा प्राथमिकता राखन सूचित गरिन्छ ।
- उपरोक्त आवेदकहरूले दिएको आवेदनको आधारमा प्रवेश परीक्षाको योग्यताक्रमानुसार सातौं सूची तथा वैकल्पिक सूची प्रकाशन गरिनेछ ।
- पुन आवेदन का लागि भर्ना कार्यक्रम निम्नानुसार हुनेछ ।

| भर्ना कार्यक्रम | मिति र समय |
|--|--|
| १) भर्नाका लागि पुनः आवेदन फाराम भर्ने | २०७४ मंसिर १२ गते ११:०० बजेदेखि २:०० बजेसम्म । |
| २) सातौं तथा वैकल्पिक सूची प्रकाशन | २०७४ मंसिर १३ गते विहान १०:०० बजे । |
| ३) सातौं तथा वैकल्पिक सूची उपर दावि विरोध | २०७४ मंसिर १३ गते विहान ११:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म |
| ४) संशोधित सातौं तथा वैकल्पिक सूची प्रकाशन | २०७४ मंसिर १३ गते बेलुका ६:०० बजे । |
| ५) सातौं सूचीको भर्ना | २०७४ मंसिर १४ गते विहान ११:०० देखि अपरान्ह २:०० बजेसम्म । |
| ६) वैकल्पिक सूचीको भर्ना | २०७४ मंसिर १५ गते १०:०० बजे देखि । |

अध्यक्ष
भर्ना समिति २०७४
पुल्चोक क्याम्पस